

गर्मि महिनामा खाइने खानाको नामावलि (समर मेनु - २००८)

सोमवार	मंगलवार	बुधवार	बिहिवार	शुक्रवार
पहिलो हप्ता (हप्ता शुरुवात हुने गते, महिना २१ अप्रिल, १२ में, ९ जुन, ३० जुन, २१ जुलाई, ३, २२ सेप्टेम्बर र १३ अक्टोबर २००८)				
विफ वर्गर (गोरुको मासुसागको वर्गर), ग्रेभि मास पोटेटो (आलुको परिकार), गार्डेन पिज (केराउको परिकार), स्विट कोर्न (गुलियो मकैको परिकार), सलाद, एन्जल डिलाइट मिनि सर्ट ब्रेड (सानो पाउरोटी) र फ्रेस फ्रुट (ताजा फलफुल)	पिजा ज्याकेट वेजेज (आलुको परिकार) ब्रोकोली र सलाद (बुडो काउली र सलाद) आइसक्रिम वा ताजा फलफुल	चिकेन फिलेट रोस्ट विथ मिनि ससेज र ग्रेभि (कखुराको मासुको परिकार), रोस्ट पोटेटो वा पास्ता (आलुको परिकार) क्यावेज र क्यारोट र सलाद (बन्द कोभि, गाजर र सलाद) स्ट्रवेरी योगहर्ट वा जेली र मिनि अटे कुकि वा फ्रेस फ्रुट (दहि, जेली र ताजा फलफुल)	ओरगानिक मिटबल इन टोमेटो सस/ग्रेभि राइस पास्ता डो स्विट कोर्न र सलाद चकलेट मफिन र फ्रुट जुस वा फ्रेस फ्रुट	वेकड ह्वाइट फिस केक र टोमेटो केचअप चिप्ट पोटेटो वा पास्ता गार्डेन पिज र सलाद ओटे एपल कम्बल र कसटर्ड वा फ्रेस फ्रुट
भेजिटरिएन (साकाहारी) ससेज बल इन ग्रेभि मास पोटेटो गार्डेन पिज र स्विट कोर्न र सलाद एन्जल डिलाइट मिनि सर्ट ब्रेड (सानो पाउरोटी) र फ्रेस फ्रुट (ताजा फलफुल)	स्विट र सावर चिकेन र राइस ब्रोकाउली र सलाद आइसक्रिम वा ताजा फलफुल	बेकोर्न स्लाइस र ग्रेभि रोस्ट पोटेटो (आलु) वा पास्ता कोभी र गाजर र सलाद स्ट्रवेरी योगहर्ट वा जेली र मिनि अटे कुकि वा फ्रेस फ्रुट (दहि, जेली र ताजा फलफुल)	काउलीफलावर (फुलकोभी) र ग्रेटिन चिज ब्रेड स्विटकोर्न र सलाद चकलेट मफिन र फ्रुट जुस वा फ्रेस फ्रुट	इटालियन टोमेटो (टमाटर) पास्ता गार्डेन पिज र सलाद त्रोओटे एपल (स्याउ) कम्बल र कसटर्ड वा ताजा फलफुल
दोश्रो हप्ता (हप्ता शुरुवात हुने गते, महिना २८ अप्रिल, १९ में, १६ जुन, ७ जुलाई, ८ सेप्टेम्बर, २९ सेप्टेम्बर र २० अक्टोबर २००८)				
वेकड ब्रेडेड (पाउरोटी) ह्वाइट फिस (माछा) र टामेटो (टमाटर) केचअप मास पोटेटो (आलु) वेकड विनस र सलाद रेफरिजेरेटर विस्कट र दुध वा ताजा फलफुल	पिजा ज्याकेट वेजेज (आलुको परिकार) गार्डेन पिज (केराउको परिकार) र सलाद स्ट्रवेरी योगहर्ट वा जेली वा ताजा फलफुल	पोर्क रोस्ट र ग्रेभि (बंगुर भुटुवा) रोस्ट पोटेटो वा पास्ता (आलु भुटुवा) फुलकोभि, गाजर र सलाद फ्ल्यापज्याक र फलफुलको जुस वा ताजा फलफुल	वेकड ससेज योर्क सायर पुडिड र ग्रेभि साग मास पोटेटो (आलुको परिकार) ब्रोकोली र सलाद (बुडो काउली र सलाद) आइसक्रिम वा ताजा फलफुल	वेकड साउथ कोस्ट फिस केक वा वेकड कम्बेड सालमन र टमाटरको केचअप चिप्ट आलु वा पास्ता स्विट कोर्न (गुलियो मकैको परिकार), सलाद,
चिज र भेजिटेबल वेक र टमाटरको केचअप मास पोटेटो (आलुको परिकार) वेकड विनस र सलाद रेफरिजेरेटर विस्कट र दुध वा ताजा	चिकन (कखुरा) र टमाटरको पास्ता गार्डेन पिज (केराउको परिकार) र सलाद स्ट्रवेरी योगहर्ट वा जेली वा ताजा फलफुल	कोर्न स्लाइस र ग्रेभि रोस्ट पोटेटो वा पास्ता (आलु भुटुवा) फुलकोभि, गाजर र सलाद फ्ल्यापज्याक र फलफुलको जुस वा	गुलियो आलु र लेनटिल तरकारी र भात ब्रोकोली र सलाद (बुडो काउली र सलाद) आइसक्रिम वा ताजा फलफुल	वेकड ज्याकेट पोटेटो वेकड विनस र चिज साग (आलु र चिजको परिकार) स्विट कोर्न (गुलियो मकैको परिकार), सलाद, ओटे फ्रुट स्लाइस वा ताजा फलफुल

फलफुल		ताजा फलफुल		
तेश्रो हप्ता (हप्ता शुरुवात हुने गते, महिना ५ में, २ जुन, २३ जुन, १४ जुलाई, १५ सेप्टेम्बर, र ६ अक्टोबर २००८)				
वेकड मिनसेड पॉक स्टेक र ग्रेभि (बंगुरको मासुको परिकार) मास पोटेटा (आलुको परिकार) ब्रोकोली र सलाद (बुडो काउली र सलाद) आइस्ड ओरेन्ज स्पोज वा ताजा फलफुल	पिजा ज्याकेट वेजेज (आलुको परिकार) स्विट कॉर्न (गुलियो मकैको परिकार), सलाद आइसक्रिम वा ताजा फलफुल	विफ रोस्ट यॉकसायर पुडिडसाग ग्रेभि(गोरुको मासुको परिकार) रोस्ट पोटेटो वा पास्ता (आलु भुटुवा) फुलकोभि, गाजर र सलाद गोल्डेन क्रयाकनेल र फलफुलको रस वा ताजा फलफुल	कुखुराको मासु र भात गार्डेन पिज र सलाद एन्जल डिलाइट वा ताजा फलफुल	वेकड ब्रेडेड फिस फिलेट र टमाटरको केचअप (माछाको परिकार) चिप्ड आलु वा पास्ता वेकड विनस र सलाद एप्रिकोट स्टिर अवाउट र कस्टर्ड वा ताजा फलफुल
चिक पि विलिडटन र ग्रेभि मास पोटेटो (आलु) ब्रोकाउली र सलाद आइस्ड ओरेन्ज स्पोज वा ताजा फलफुल	पास्ता बोलोगनेज स्विट कॉर्न (गुलियो मकैको परिकार), सलाद, आइसक्रिम वा ताजा फलफुल	कोर्न स्लाइस यॉकसायर पुडिडसाग ग्रेभि रोस्ट पोटेटो वा पास्ता (आलु भुटुवा) फुलकोभि, गाजर र सलाद गोल्डेन क्रयाकनेल र फलफुलको रस वा ताजा फलफुल	म्याकरोनि चिज गार्डेन पिज (केराउको परिकार) र सलाद एन्जल डिलाइट वा ताजा फलफुल	चिज र भेजिटेबल बेक र टमाटरको केचअप चिप्ड आलु वा पास्ता वेकड विनस र सलाद एप्रिकोट स्टिर अवाउट र कस्टर्ड वा ताजा फलफुल

जसकसैलाई पाउरोटि (ब्रेड) खान मन लागेमा उपलब्ध छ ।